



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

करदाता सेवा कार्यालय खैरहनी

खैरहनी, चितवन

(आयकर नियमावली, २०५९ को नियम २६ सँग सम्बन्धित)

प.सं: २०८०.०८१

च.नं. १४३२

कर चुक्ता नं. ८०३८७३४४७

यो विवरण मिति २०८०.०९.१९ मा रुजु भएको छ।

मिति: २०८०.०९.१९



विषय : कर चुक्ता प्रमाण पत्र ।

श्री पचरती वचत तथा ऋण सहकारी संस्था

५- खैरहनी,

स्थायी लेखा नं: ६ ०८१४९४३५

यस कार्यालय अन्तर्गत दर्ता रहेका तपाईं ले आ.व २०७९.०८० मा देहाय बमोजिमको आय रकमको आय विवरण मिति २०८०.०९.०१ मा यस कार्यालयमा पेश गरी सो अनुसार देहाय बमोजिमको आयकर दखिला गरेकोले यो कर चुक्ताको प्रमाण पत्र प्रदान गरिएको छ ।

आय विवरण पेश गरेको मिति	जम्मा आय (कारोबार) रकम रु.	कर योग्य आय रु.	दाखिला गरको कर रकम रु.
२०८०.०९.०१	१०,०८९,६६९.००	३,४६१,०५९.००	१७३,०५३.००

..... १०/०९/१९
(कर अधिकृत)

पुनश्च:

- यो प्रमाणपत्र त्यस फर्म/ उद्योग कम्पनी / संस्थाले पेश गरेको विवरणको आधारमा जारी गरिएको छ । पेश भएको आय विवरण छानबिनमा परेमा आयकर ऐन, २०५८ को दफा १०१ बमोजिम संशोधित कर निर्धारण हुन सक्ने जानकारी गराइन्छ ।
- यो कर चुक्ताको प्रमाण-पत्र विभागको वेब साइट www.ird.gov.np मा कर चुक्ता रूजु वा Tax Clear/Search मा गएर रूजु गरी यकिन गर्न सकिने छ ।